



ब्र० दा० के०  
महालेखा परीक्षकको कार्यालय  
निर्देशनालय  
काठमाडौं - अदा०

बबरमहल  
काठमाडौं, नेपाल  
फोन नं. ४-२६२३८७  
४-२६२६४९  
४-२६२४१७  
४-२६२४१५  
फूमास्त: ९७७-१-४-२६२७९८

संख्या:- ०६५/६६-६६

मिति: २०६५/६/१३

विषय:- लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन।

~~जिल्ला विकास समितिको कार्यालय~~  
अग्रलखीन, अदा०

महालेखा,

त्यस कार्यालयको आर्थिक वर्ष २०६४/६५ को राजशब/धरौटी/विनियोजन/अन्य कार्रवारको आर्थिक विवरण तथा सोसँग सम्बन्धित पेश भएसम्मको लेखाको परीक्षण सम्पन्न गरी तयार भरिएको पाना ( ६ ) को प्रारम्भिक प्रतिवेदन यसैसाथ छ । प्रतिवेदनमा उल्लेखित व्यहोराका सम्बन्धमा वार्षिक कार्यविधी ऐन, २०५५ को दफा १९ (१) बमोजिम ३५ दिनभित्र असुल फल्ट्यौट भएको प्रमाण वा बेरुजु बालम गर्न नपर्ने कुनै कारण भए प्रमाण सहितको जवाफ पठाउन हुन अनुरोध गर्दछु । समयमा फल्ट्यौटको जवाफ वा जवाफ प्राप्त नभएमा संलग्न व्यहोरा महालेखा परीक्षकको वार्षिक (अन्तिम) प्रतिवेदनमा समावेश भरिने व्यहोरा समेत निर्देशानुसार जानकारी गराउँदछु ।

संसर्व तथा कार्यार्थ:

स्थानीय विकास सञ्चालक,

भवदीय,

पुल्चोड, ललितपुर

- प्रतिवेदन संलग्न छ ।

को-ले. न्रि. कार्यालय,

अदा०

- प्रतिवेदन संलग्न छ ।

दिव्यालय -

( बोधाज जिपाठ )  
ले. प. ओष्ठिकारी

## परिवध

कार्यालय र स्थान: जिल्ला विकास समितिको कार्यालय, मंगलसेन, अद्ध्राम  
आर्थिक वर्ष : २०६४ / ०६५  
विभिन्नयोजन तर्फ

### कार्यालय प्रभुत्व: विवरणकागा सुनील लेखा प्रभुत्व : विवरापुर शर्मा

ब.उ.प्रि.नं	विवरण / कार्यक्रम	गत वर्षको जिम्मेवारी	यस वर्षको निकासा	जम्मा आमदानी	छाव्ह	पछकी सापरी छाव्ह	जम्मा छाव्ह	बाकी	कैफियत
६९/०३/८००	जि.वि.स. अनुदान चालु	०.००	१२,४८९,३९३.४९	१२,४८९,३९३.४९	१२,४८९,३९३.४९	३३,०००.००	१२,४८९,३९३.४९	०.००	
६९/०४/८००	जि.वि.स. अनुदान पूरिगत	०.००	५,७७३,८८४.१७	५,७७३,८८४.१७	५,७८०,८८४.१७	५,७८०,८८४.१७	५,७८०,८८४.१७	०.००	
६९/०३/८०१	गा.वि.स.अनुदान चालु	०.००	१५,०००,०००.००	१५,०००,०००.००	१५,०००,०००.००	१५,०००,०००.००	१५,०००,०००.००	०.००	
६९/०४/८०१	गा.वि.स.अनुदान पूरिगत	०.००	५८,४५०,०००.००	५८,४५०,०००.००	५८,४५०,०००.००	५८,४५०,०००.००	५८,४५०,०००.००	०.००	
६९/०४/८५२	ग्रामिण सडक समर्त सञ्चार कोष	०.००	४००,०००.००	४००,०००.००	४००,०००.००	४००,०००.००	४००,०००.००	०.००	
	विविध आमदानी खाता १-ग-४-३	१,३०५,००७.२३	१,५४०,९६३.१९	२,८४५,९७०.४२	१,४०९,७२१.३८	१,४०९,७२१.३८	१,४०९,७२१.०४	०.००	
	राजस्व बाइफोड खाता १-ग-४-४	९५७,३३५.५५	८७५,०९७.५०	१,४३९,४३३.३५	१,४३९,४३३.३५	१,४३९,४३३.३५	१,४३९,४३३.३५	०.००	
	उक्तव	१,०५,७९६.६५	३,५६६,०१८.३०	४,६२५,८१५.९५	३,३५३,७२१.९०	१६०,०००.००	३,५१२,७२१.९०	१,११३,०१३.०५	
	डि.एफ.डि.पी	२८५,१३०.४४	३,८९५,८२७.३०	३,९८१,७५.७४	३,८८२,८३३.६६	३,८८२,८३३.६६	३,८८२,८३३.६६	१८,९१४.०८	
	व्यावस्थापन सहयोग DLGSP								
	पूर्तस्थापना जि.वि.स. महासंघ	४९,९२५.००	०.००	४९,९२५.००	४९,९२५.००	१७७९१८६.००	१७७९१८६.००	४,२८१.९१३	
	नार विकास समिति	४,०५५.००	०.००	४,०५५.००	४,०५५.००	०.००	४,९१२५.००	०.००	
	दलित उत्प्रेरित उत्थान कार्यक्रम	१५९,४६७.९३	०.००	१८१,४६७.९३	१७७९१८६.००	१७७९१८६.००	१७७९१८६.००	४,२८१.९१३	
	सडक बोर्ड-सडक समर्त कार्यक्रम	०.००	५००,०००.००	५००,०००.००	५००,०००.००	३६९,०८२.००	३६९,०८२.००	१८,९१४.००	
	कालिका मन्दिर जिर्णद्वारा कर्मचारी कल्याण कोष	०.००	३५,०००.००	३५,०००.००	३५,०००.००	३५,०००.००	३५,०००.००	०.००	
	मानव सशाधन विकास कोष	०.००	२२५,०००.००	२२५,०००.००	२२५,०००.००	२२५,०००.००	२२५,०००.००	०.००	
	जि.वि.स.गा.वि.स. सहभागिता अनुदान कोष	२४९,८५८.००	०.००	२४९,८५८.००	२४९,८५८.००	०.००	२४९,८५८.००	०.००	
	जम्मा	५,९०५,८८५.४४	१०३,५४७,६४६.४५	१०५,७५२,४२०.९२	१०३,५४७,६४६.४०	२४२,९२५.००	१०२,३२९,७४५.६०	६,४७०,७५३.३२	
	धरोटी	४९१,५३.५०	४६६,२१६.११	९५७,९३०.४१	९५५,७५०.४१	०.००	५५५,७५०.४१	४०२१५०.००	
	जम्मा	५,३९६,५९७.९४	१०४,३१३,८५३.३९	१०६,७१०,४५१.३३	१०३,६४४,६०३.०१	२४२,९२५.००	१०२,३२९,७४६.०१	६,५१९,६२३.३२	

*[Signature]*

सि.नं.	विवरण	रकम	फट्यूटको भवान												
१	<p>उल्लेखित अधिक कारोबारको स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा २३२ (२) बमोजिम आन्तरिक लेखापरिक्षणको मुल्याकैन तथा लेखापरिक्षणबाट देखिएका समग्र व्यहोरा र उपशिर्षकगत व्यहोरा उपर भिति २०६५/०६/०५ मा कार्यालय प्रमुख निमित स्थानीय विकास अधिकारी श्री हरिदत कडेल समेतका पदाधिकारीहरुको उपरिधितमा छलफल भई कायम भएका व्यहोरा देहाय अनुसार छन्।</p> <p>आन्तरिक लेखापरिक्षणबाट कायम भई प्राप्त भएका दैनिक तथा भ्रमण भता सम्बन्धी व्यहोराहरु र अन्य व्यहोराहरुलाई लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदनमा समावेश गरिएको छ।</p> <p>लेखापरिक्षणको क्रममा रु. ३,१७५०० भएको छ।</p> <p>ब.उ.शि.नं. विकेन्द्रित वित्त व्यवस्थापन तथा विकास कार्यक्रम (DFDP)</p> <p>यस कार्यक्रमका लाभि गत आ.ब.बाट रु. ४,८५,९३०।४ जिम्मेवारी सरेको र यस वर्षको रु. ३४,९५,८२७।३० समेत जम्मा रु. ३९,८१,७५।७७।४ मध्ये रु. ३५,८२,८३।३६ खर्च भई रु. ९८,९४।०८।०८ बाँकी रहेको छ।</p> <p>सार्वजनिक खरिद नियमाबली २०६४ को नियम १२१ (क) बमोजिम आपूर्तिकर्ता, परामर्शदाता, सेवाप्रदायक वा निर्माण व्यावसायिको ढीलाईको कारणले सम्झौतामा तोकिएको स्पादमा काम सम्पन्न हुन नसकेकोमा प्रति दिन सम्झौता रकमको ०.०५ प्रतिशतले कार्यालयलाई क्षतिपूर्ति दिनु पर्ने व्यवस्था छ। सम्झौता रकम अनुसार क्षतिपूर्ति असुल नगरि अन्तिम भुक्तानी रकमको मात्र ०.०५ प्रतिशतले क्षतिपूर्ति रकम असुल गरेको हुदा घटी असुल गरेको क्षतिपूर्ति असुल गो. औ. नं. भिति योजनाको नाम</p> <table> <thead> <tr> <th></th> <th>नपुण रकम</th> </tr> </thead> <tbody> <tr> <td>३९ २०६५।३।२३</td> <td>भवानदेवि मादि भवन</td> </tr> <tr> <td>४० २०६५।३।२३</td> <td>शाल्पाठा सिचाई कुलो</td> </tr> <tr> <td>४१ २०६५।३।२५</td> <td>गलगाड सिचाई कुलो</td> </tr> <tr> <td>४३ २०६५।३।२६</td> <td>सुदर्शन प्रा वि भवन</td> </tr> <tr> <td>४४ २०६५।३।२७</td> <td>जन्ता उ.मा.वि भवन</td> </tr> <tr> <td>४६ २०६५।३।२७</td> <td>कासागाड लघु.ज.वि.</td> </tr> </tbody> </table> <p style="text-align: right;">२६।४७।००</p> <p>१</p> <p>२ गो.भौ नं. ४७ भिति २०६५।३।२९ विभिन्न योजनाबाट असुल गरेको क्षतिपूर्ति रकम रु. १६,१७।२। राजश्व खातामा दाखिला गरेको नदेखिएकोले राजश्व खातामा दाखिला गरि प्रमाण पेश गर्नु पर्ने रु.....</p> <p style="text-align: right;">१६,१७।२।</p>		नपुण रकम	३९ २०६५।३।२३	भवानदेवि मादि भवन	४० २०६५।३।२३	शाल्पाठा सिचाई कुलो	४१ २०६५।३।२५	गलगाड सिचाई कुलो	४३ २०६५।३।२६	सुदर्शन प्रा वि भवन	४४ २०६५।३।२७	जन्ता उ.मा.वि भवन	४६ २०६५।३।२७	कासागाड लघु.ज.वि.
	नपुण रकम														
३९ २०६५।३।२३	भवानदेवि मादि भवन														
४० २०६५।३।२३	शाल्पाठा सिचाई कुलो														
४१ २०६५।३।२५	गलगाड सिचाई कुलो														
४३ २०६५।३।२६	सुदर्शन प्रा वि भवन														
४४ २०६५।३।२७	जन्ता उ.मा.वि भवन														
४६ २०६५।३।२७	कासागाड लघु.ज.वि.														

				रकम	फल्गुटो को विवरण	रकम
१	निम्न गो.भी. नं र मिति बाट विभिन्न कर्मचारीहरलाई दैनिक तथा अमण भता रकम भुक्तानि दिया स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १८६,१९८,१८९ र अनुसुचि ८१ बमोजिम पाउने भन्ना बढी भुक्तानि दिएकोले असुल गर्नु पर्ने देखिएको रु....	गो.भी.नं. मिति	नाम	बढी भुक्तानी	विवरण	रकम
	२८ २०६४१९२९ ३० २०६५११२७ ३१ २०६४११३०	फिल्ड अफिसर अशोक शाह फिल्ड अफिसर अशोक शाह खापासते तिर्थराज पौडेन	१६७५। २४७५। ३५११८८	७६६९१००		
५	निम्न गो भी. र मितिबाट ठेकदार परमेश्वर निर्माण सेवालाई स्थानीय विकास अधिकारीको कवाटरमा कम्पाउण्ड वाल लगाएको र पाले घर निर्माण गरेको रकम रु.१,७२,५५१११२ र मुल्य अभिवृद्धी कर रु.२२,४३७८८ समेत जम्मा रु.१९५०३७ भुक्तानि दिएकोमा कर बिजक पेश तमाकोले मू अ कर दाखिला भएको सम्बन्धमा एकिन हुन नसकिएकोले प्रमाण पेश गर्नु पर्ने रु.....	गो.भी.नं. मिति	विवरण	२२,४३७८८		
	३ २०६४११२३ १५ २०६४१०९७	१०७२२४४५ ८५३७६६७ १७२५९९१२	१३९३८८१ ८४९८९७ २२४३७८८			
६	निम्न गो.भी. नं र मितिबाट विभिन्न कर्मचारीहरलाई दैनिक तथा अमण भता रकम भुक्तानि दिया स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १८६,१९८,१८९ र अनुसुचि ८१ बमोजिम पाउने भन्ना बढी भुक्तानि दिएकोले असुल गर्नु पर्ने देखिएको रु....	गो.भी.नं. मिति	विवरण	२२४३७८८		
	२० २०६४१११२८ २६ २०६४१११३ २६ २०६४१११३ २९ २०६४११२० २९ २०६४११२० ३१ २०६५११०८ ३१ २०६५११०८	यो.प्र.अ. हरिदत कडेल लेखापाल सर्य प्रसाद विपाठी ना.सु.देवेभक्त जैसी स.इ. हमनाथ पौड्याल स.ई. रुद्र बहादुर बोगटी ई. सुधिर कार्की अ.स. ई. महेन्द्र प.खनाल	५९०३७५ ५६६७५३७ ५८२७५३७ ५६७७५७४ ४९७८८८ ५४०३७५ ५३०८८८	नपा रकम		

			रकम	फछ्यौटको विवरण	रकम
१७	२०६५११०८	सा.प. शास्त्र कुवर	३९५५६२		
३५	२०६५११०८	का.अ. पदम बहादुर माझी	४११११२५		
३५	२०६५११०८	सा.प.शंकर शाह	३६९११०८		
३५	२०६५११०८	सा.प. राम बहादुर विष्ट	२८५४१०८		
३५	२०६५११०८	सा.प. पदमराज जैसी	२८५४१०८		
३५	२०६५११०८	का.स. रतन बहादुर रावल	३५२९१३८		
३५	२०६५११०८	सा.प.टेक बहादुर खडका	४४८८२५		
३५	२०६५११०८	सा.प.नूप ब. वि.क.	३०२३१३		
३५	२०६५११०८	सा.प.मोहनलाल ताम्राकार	३१९११८		
३५	२०६५११०८	सा.प.सुरत बहादुर खडका	२८५४१०८		
		जम्मा ७३५२५०			
६	गो.भौ नं. ७३ मिति २०६५.३.२७ मा का.अ. छडा बहादुर विष्टको पेशकी फछ्यौट हुदा साफेबारादेखि मंगलसेन सम्मको १६१ के जि सामान ढुवानि गर्दा जिल्ला ज्याला दर रेट भन्दा बढी भुक्तानि भएको सम्बन्धमा प्रमाण पेश गर्नु पर्ने रु.		२,५६१००		
६१	६९/४/१०१ (जिल्ला विकास समिति कोष पुऱ्जनगत)				
	गो.भौ न.१६ मिति २०६५.३.३० मा गाडी मर्मत गरेकोमा मृ॒ अ कर बाहेक रु २,६४,५००१०० मा कर करटी गर्नु पर्नेमा गरेको नदेखाएकोले असूल गरी राजस्व दाखिला गर्नु पर्ने रु.		३,९६७५०		
६२	पेशकी बाबी				
	गत वर्ष सम्मको पेशकी बाबी मध्ये यो वर्ष रु २७,२१,११८०८० फछ्यौट भै रु २१,४५,४५८० बाबी छ। यो वर्षको पेशकी बाबी रु.३३,०००। समेत आर्थिक वर्षको अन्तसम्ममा जम्मा फछ्यौट गर्ने बाबी निम्नानुसारको पेशकी रकम अबिलम्ब फछ्यौट गर्नु पर्ने पेशकी मिति पेशकी लिनेको नाम		३३,०००१००		
६३	२०६४१०१८	मंगलसेन अस्पताल सडक निमाण उ.भो. स.	३३०००।		
६४	ब.उ.शि. नं ६९/३/८०० तर्फ यो वर्ष गएको निम्नानुसार को पेशकी एकमुष्ट पेशकी विवरणमा समावेश गर्न छुटेको हुदा सो विवरणमा समावेश गरि फछ्यौट गर्नु पर्ने रु.				३१,९११००
	पेशकी मिति पेशकी लिनेको नाम				
६५	२०६४१०१७	द्रा. दया बहादुर शाही	२३३५७		
६५	२०६४१०१७	द्रा. दया बहादुर शाही	१०५८		
६५	२०६४१०१९	यो.अ. हरिदत कडेल	७५८८		

### विवरण

क्रमांक	रकम	फट्टौटको विवरण	रकम	फट्टौटको विवरण																				
१०																								
११		<p>गत वर्षसमको पेशकी थाकी रु. ९१,७४,६३७। देखिएकोमा ४८,६६,६७६।० मात्र जिम्मेवारी सारेबाट घटी जिम्मेवारी सारेको पेशकी रु ४३,०७,९६।०।२० गत वर्षको प्रारम्भिक प्रतिवेदनले पनि औत्याएको छ ।</p> <p><b>गाविस लेखापरिक्षण</b></p> <p>गाविसहरको आर्थिक वर्ष २०६३/०६४ को लेखापरिक्षण गरि पेश हुन आएका प्रतिवेदनहरु दर्ता गरि फाइलिंग सम्म गरेको छ । लेखापरिक्षकले प्रतिवेदनमा औल्याईएका व्यहोरा उपर करावाही गर्न तर्फ प्रक्रिया अपनाइएको छैन । उदाहरणका लागि केही गाविसहरका लेखापरिक्षण प्रतिवेदनमा औल्याईएका कुराहरु नियमानुसार छन् ।</p> <table style="width: 100%; border-collapse: collapse;"> <tr> <td style="width: 30%;"><u>लेखापरिक्षक</u></td> <td style="width: 10%;"><u>गाविस</u></td> <td style="width: 10%;"><u>कैफियत</u></td> <td style="width: 10%;"><u>पुल्लेतोला</u></td> <td style="width: 10%;"><u>सि.नं.५ मा दोहोरो खर्च उल्लेख ।</u></td> </tr> <tr> <td>दिपक थापा</td> <td>पुल्लेतोला</td> <td></td> <td>तोली</td> <td>सि.नं.४ मा नगद बैंक दाखिला नगरेको उल्लेख ।</td> </tr> <tr> <td>विष्णुभक्त उपाध्याय</td> <td></td> <td></td> <td></td> <td>सि.नं. १४ मा जिविसलाई मालपोत राजश्व तुकाएको उल्लेख ।</td> </tr> <tr> <td>केशर बहादुर साउद</td> <td>सुतार</td> <td></td> <td></td> <td></td> </tr> </table>	<u>लेखापरिक्षक</u>	<u>गाविस</u>	<u>कैफियत</u>	<u>पुल्लेतोला</u>	<u>सि.नं.५ मा दोहोरो खर्च उल्लेख ।</u>	दिपक थापा	पुल्लेतोला		तोली	सि.नं.४ मा नगद बैंक दाखिला नगरेको उल्लेख ।	विष्णुभक्त उपाध्याय				सि.नं. १४ मा जिविसलाई मालपोत राजश्व तुकाएको उल्लेख ।	केशर बहादुर साउद	सुतार					
<u>लेखापरिक्षक</u>	<u>गाविस</u>	<u>कैफियत</u>	<u>पुल्लेतोला</u>	<u>सि.नं.५ मा दोहोरो खर्च उल्लेख ।</u>																				
दिपक थापा	पुल्लेतोला		तोली	सि.नं.४ मा नगद बैंक दाखिला नगरेको उल्लेख ।																				
विष्णुभक्त उपाध्याय				सि.नं. १४ मा जिविसलाई मालपोत राजश्व तुकाएको उल्लेख ।																				
केशर बहादुर साउद	सुतार																							
१२																								
१३		<p>स्थानीय कर्मचारी तथा गाविस सचिवहरुको तलब खर्च लेख्ना तालिमी प्रतिवेदन पारित गर्नु पनेमा सो गरेको छैन ।</p> <p>नियमानुसार गो.भौ बाट कार्यालय सामान तथा इन्चन खर्च लेखेकोमा नियमानुसार कही गर्नु पन्ने १.५ प्रतिशत अग्रिम कर कही नगरेको जम्मा रु.</p> <table style="width: 100%; border-collapse: collapse;"> <tr> <td style="width: 30%;"><u>गो.भौ.मिति</u></td> <td style="width: 10%;"><u>रकम</u></td> <td style="width: 10%;"><u>अग्रिम कर</u></td> <td style="width: 10%;"><u>१९५४७</u></td> <td style="width: 10%;"><u>१९७८८७</u></td> </tr> <tr> <td>२५- २०६४६११</td> <td>६६३६५।</td> <td></td> <td>९९५४७</td> <td></td> </tr> <tr> <td>१७६- २०६५४३२०</td> <td>६५५६०।</td> <td></td> <td>९८३४०</td> <td></td> </tr> </table>	<u>गो.भौ.मिति</u>	<u>रकम</u>	<u>अग्रिम कर</u>	<u>१९५४७</u>	<u>१९७८८७</u>	२५- २०६४६११	६६३६५।		९९५४७		१७६- २०६५४३२०	६५५६०।		९८३४०								
<u>गो.भौ.मिति</u>	<u>रकम</u>	<u>अग्रिम कर</u>	<u>१९५४७</u>	<u>१९७८८७</u>																				
२५- २०६४६११	६६३६५।		९९५४७																					
१७६- २०६५४३२०	६५५६०।		९८३४०																					
१४		<p>आन्तरीक लेखापरिक्षणले औल्याएका व्यहोराहरु निम्न अनुसार छन् ।</p> <p>क) गो भौ ७७ मिति २०६४।।।०।८ मा स्थानीय विकास अधिकारी विश्वप्रकाश सुवेदी ३ महिने क्षमता अभिवृद्धी तालिमको दै प्र.भ. भुकानि गर्दा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम १८६, १८८, १८९ र अनुसूचि ८१ बमोजिम पाउने भन्दा बढी भुकानि दिएकोले असुल गर्नु पन्ने देखिएको रु...</p> <p>ख) गो भौ १०० मिति २०६४।।।१२८ योजना अधिकृत हरिदत कडेलाको दैनिक भ्रमण भत्ता भुकानि गर्दा स्थानीय आर्थिक प्र. नियमावली २०६४।।।१२८ विपरित बढी भुकानि भएको असुल गर्नु पन्ने रु.</p> <p>ग) गो. भौ. नं. ११३ मिति २०६४।।।१२९ मा स्था.वि.अ.विश्वप्रकाश सुवेदी को दैनिक भ्रमण भत्ता भुकानि गर्दा नियमावली विपरित बढी भुकानि भएको असुल गर्नु पन्ने रु</p>																						

*संग्रहीत*

क्रमांक	विवरण	रकम	फल्स्टॉटको विवरण	रकम																												
१५	प.उ.भा.सं.११/१/८०९ योजना शाखाको सिफारिसमा ७५ गाविसलाई रु. २००००० का दरले रु. १५००००० निकासा दिईएको छ ।  गाविस कर्टीजेन्सी १३ २०६४११२७ मा ७५ गाविसका लागि वितरण गर्न भनि भारखण्ड बैजनाथ पुस्तक ७६ थान खरिद गरि खर्च लेखिएकोमा वितरणको प्रमाण पेश नभएको रु.																															
१६	निम्न विकेताहरुबाट विभिन्न सामान खरिद गरेको विजङ्क मुल्यमा नियमानुसार कही गरिनु पर्ने १.५ प्रतिशत अधिम कर १३,६५०१००																															
१७	कही तगरेको जम्मा रु. गो. भौ. नं. मिति विकेताको नाम विजङ्क रकम अधिम कर	<table border="1"> <tr> <td>५ २०६४११६</td><td>हार्डवेअर एण्ड मैशिनरी ट्रडर्स</td><td>२७५४१४०</td><td>३६६।</td></tr> <tr> <td>" "</td><td>कास टेक्नोसेल्स</td><td>१०००।</td><td>१४६।</td></tr> <tr> <td>७ "</td><td>स्टार ऑफिस अटोमेशन</td><td>५७००।</td><td>५५७।</td></tr> <tr> <td>२३ २०६५१५</td><td>ईलेक्ट्रोभाइस न्यूरोड</td><td>३१०७।</td><td>४१२।</td></tr> <tr> <td>" "</td><td>एलाटीक कम्प्युटर प्रा लि</td><td>६०००।</td><td>१०३।</td></tr> <tr> <td>" "</td><td>स्प्रिङ इन्टरनेशनल</td><td>४८५७।</td><td>६४५।</td></tr> <tr> <td>२४ २०६५१९</td><td>उग्रतारा टेलिंग हाउस</td><td>४०००।</td><td>५३।</td></tr> </table>	५ २०६४११६	हार्डवेअर एण्ड मैशिनरी ट्रडर्स	२७५४१४०	३६६।	" "	कास टेक्नोसेल्स	१०००।	१४६।	७ "	स्टार ऑफिस अटोमेशन	५७००।	५५७।	२३ २०६५१५	ईलेक्ट्रोभाइस न्यूरोड	३१०७।	४१२।	" "	एलाटीक कम्प्युटर प्रा लि	६०००।	१०३।	" "	स्प्रिङ इन्टरनेशनल	४८५७।	६४५।	२४ २०६५१९	उग्रतारा टेलिंग हाउस	४०००।	५३।		३,७५०१००
५ २०६४११६	हार्डवेअर एण्ड मैशिनरी ट्रडर्स	२७५४१४०	३६६।																													
" "	कास टेक्नोसेल्स	१०००।	१४६।																													
७ "	स्टार ऑफिस अटोमेशन	५७००।	५५७।																													
२३ २०६५१५	ईलेक्ट्रोभाइस न्यूरोड	३१०७।	४१२।																													
" "	एलाटीक कम्प्युटर प्रा लि	६०००।	१०३।																													
" "	स्प्रिङ इन्टरनेशनल	४८५७।	६४५।																													
२४ २०६५१९	उग्रतारा टेलिंग हाउस	४०००।	५३।																													
१८	आन्तरीक लेखापरिक्षणले औल्याएका व्याहोराहर निम्न अनुसार छन् । क) गो.भौ. नं. २ मिति २०६४६१० मा स.इ. हुम्नाथ पौडेयालको गत आर्थिक वर्षको दै. भ्रमण भता रु. २७७५। भुक्ति गरिएकोमा स्थानीय निकाय आ.प्र. नियमानुसार २०६४को तियम १८ (१) को (ख.) तियम २९ (१) को (न) र तियम ६० (१) को खापड (ध) अनुसार नभएको रु. ख) निम्नानुसार गो भौ बाट कर्मचारीहरको दै. भ्रमता भुक्ति गर्दा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को तियम १८६, १८८, १८९ र अनुसूचि ८१ बमाजिम पाउने भन्दा बढी भुक्तानि दिएकोले असुल गर्नु पर्ने रु. १,७५,३७५९९। रु. गो. भौ. नं. मिति कर्मचारीको नाम बढी भुक्तानि रकम	<table border="1"> <tr> <td>१८ २०६४११२१३</td><td>ना.सु. देविभक्त जैसी</td><td>१५८१००</td></tr> <tr> <td>१८ २०६४११२१३</td><td>का.अ. खडग बहादुर विष्ट</td><td>१६९१००</td></tr> <tr> <td>१८ २०६४११२१३</td><td>सहयोगी यज्ञराज शर्मा</td><td>२०६०१००</td></tr> <tr> <td>२१ २०६४११२२०</td><td>अ.स.इ. भुपेन्द्र कहादुर कुवर</td><td>५०५१००</td></tr> <tr> <td>२१ २०६४११२२०</td><td>स.इ. शामर कार्की</td><td>१८२७७००</td></tr> <tr> <td>२१ २०६४११२२०</td><td>अ. स.इ. कमल बहादुर सिह</td><td>२०२४५००</td></tr> <tr> <td>२२ २०६५१५६</td><td>अ. स.इ. महेन्द्र खनाल</td><td>२७६१७५</td></tr> <tr> <td>२२ २०६५१५६</td><td>अ. स.इ. छेवान शेर्पा</td><td>२५६१३००</td></tr> </table>	१८ २०६४११२१३	ना.सु. देविभक्त जैसी	१५८१००	१८ २०६४११२१३	का.अ. खडग बहादुर विष्ट	१६९१००	१८ २०६४११२१३	सहयोगी यज्ञराज शर्मा	२०६०१००	२१ २०६४११२२०	अ.स.इ. भुपेन्द्र कहादुर कुवर	५०५१००	२१ २०६४११२२०	स.इ. शामर कार्की	१८२७७००	२१ २०६४११२२०	अ. स.इ. कमल बहादुर सिह	२०२४५००	२२ २०६५१५६	अ. स.इ. महेन्द्र खनाल	२७६१७५	२२ २०६५१५६	अ. स.इ. छेवान शेर्पा	२५६१३००						
१८ २०६४११२१३	ना.सु. देविभक्त जैसी	१५८१००																														
१८ २०६४११२१३	का.अ. खडग बहादुर विष्ट	१६९१००																														
१८ २०६४११२१३	सहयोगी यज्ञराज शर्मा	२०६०१००																														
२१ २०६४११२२०	अ.स.इ. भुपेन्द्र कहादुर कुवर	५०५१००																														
२१ २०६४११२२०	स.इ. शामर कार्की	१८२७७००																														
२१ २०६४११२२०	अ. स.इ. कमल बहादुर सिह	२०२४५००																														
२२ २०६५१५६	अ. स.इ. महेन्द्र खनाल	२७६१७५																														
२२ २०६५१५६	अ. स.इ. छेवान शेर्पा	२५६१३००																														

### विवरण

		रकम	फल्खाटको विवरण	रकम
२२	२०६५१९६	अ. स.ई सुवाष कामी	७०४४१००	
२२	२०६५१९६	अ. स.ई भुपेन्द्र कुवर	२००५८००	
२५	२०६५१९२९	अ. स.ई छेवांग शेर्पा	४९५७६२	
२५	२०६५१९२९	अ. स.ई सुवाष कामी	७२३६३७	
२६	२०६५१९२९	का. अ. खड्ग बहादुर विष्ट	२०५६८७५	
२६	२०६५१९२९	का. अ. पदम बहादुर माझी	१३१४३७५	
२७	२०६५१९३०	स.ई शास्त्री काकी	४१८६००	
२०		प्रशासनिक खर्च आधिक सहायता, प्रशासनिक खर्च, भैंपर आउने आदिमा रु. ३,८८,६६२०३८ आन्तरिक स्रोतबाट प्राप्त भई निकासा खर्च भएको छ।		
२१		कम्चारी कल्याण कोष गत आ.व.को जिम्मेवारी रु. ४,५१,६६२६४ र यो वर्षको बैक व्याज रु.५,७५३ समेत आम्दानी रु ११,४८,५६,५६ रु. थप भई श्रेस्ता अनुसार रु.१६,००,३७५६४ मौज्दात बाँकी देखाएको छ । बैक स्टेटमेण्ट अनुसार रु. १६,५९,११४८७ बैकमा मौज्दात बाँकी देखिएकाले बैकमा बढी देखिएको रकमयोगे हिसाव मिलान गर्नु पर्ने रु. ५८,७३१२३		
२२		व्यवस्थापन सहयोग कार्यक्रम गो.भ्र.६ मिति २०६४६१६मा ट्रेडिलिंक इन्टरनेशनलाई मल्टीमिडिया पावर चाईन्ट एक थान खरिद गरेको विज्ञ रु.७२०००। मा अधिग्रहण कर कट्टी नगरेको रु.	१५१००	
२३		आन्तरिक श्रोत यो वर्ष गाविसहरुबाट प्राप्त मालपोतको एकमुख्य आम्दानि रु २८,६५१६९ देखाएको छ, सो को स्पष्ट अभिलेख छैन।		
२४		आवास गोष्ट हाउस, क्याटीन, र बजारको भाडा कमशा: मासिक रु.१२८५५, रु.८०९०९, र रु.२५७५। ले वार्षिक एकमुख्य आम्दानि रु २,७४,४२८। हुनु पर्नेमा रु.२,१३,५०३। मात्र प्राप्त भएकोले तप्पा घर भाडा सम्बन्धित बाट असुल गर्नु पर्ने रु.	६०,९२५१००	
२५		धरैटी श्रेस्ता अनुसार २०६५ असार मसालतसम्मा धरैटी बाकी रु.४,०२,१५०। देखिएको, तर बैक स्टेटमेण्ट अनुसार रु.४,७७,८९६० बैक मौज्दात भएकोमा फरक रकम रु.७५,७४९६० बैक बढी भएकोमा हिसाव मिलान विवरण तयार गरेको छैन।		
२५		जिन.प्रिय.स. अ.हु.म लाई इलात क्रमारूप रु.२,८१९७५ रनबैर एरिया ट्रिन्टा प्रशासनिक कोष तर्फ बेरुज नदेखिएको ।	३३५२,६२९	१५०

३१७५०५१७

३१७५०५१७



७५. छै. बि.  
८४ नंवा + उत्तरा  
महालेखा परीक्षकको कार्यालय  
निर्देशनालय  
डॉरमुकाम-अद्वाम

बबरमहल  
काठमाडौं, नेपाल  
फोन नं.: ४-२६२३८१  
४-२६२६४९  
४-२६२४९७  
४-२६२४९५  
फूमाक्स: ९७७-१-४-२६२७९८

मा. संख्या:- ०८८/६६-६५

दिन: २०६ ८/६/१३

विषय:- लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन।

श्री अम्बल सेतु लक्ष्मिको कार्यालय,  
मंगलसेतु, अद्वाम।

महाशय,

यस कार्यालयको आर्थिक वर्ष २०६८/६९ को राजशव/धरौटी/विनियोजन/अन्य कारोबारको आर्थिक विवरण तथा सोसँग सम्बन्धित पेश भएसम्मको लेखाको परीक्षण सम्पन्न गरी तयार गरिएको पाना ( ७७ ) को प्रारम्भिक प्रतिवेदन यसैसाथ छ। प्रतिवेदनमा उल्लेखित व्यहोराका सम्बन्धमा आर्थिक कार्यविधि ऐन, २०५५ को दफा १९ (१) बमोजिम ३५ दिनभित्र असुल फल्ग्यौट भएको प्रमाण वा बेरुजु कायम गर्न नपर्ने कुनै कारण भए प्रमाण सहितको जबाफ पठाउन हुन अनुरोध गर्दछु। समयमा फल्ग्यौटको प्रमाण वा जबाफ प्राप्त नभएमा संलग्न व्यहोरा महालेखा परीक्षकको वार्षिक (अन्तिम) प्रतिवेदनमा समावेश गरिने व्यहोरा समेत निर्देशानुसार जानकारी गराउँदछु।

बोधार्थ तथा कार्यार्थ:

श्री रथानीप शिक्षासु अद्वाम,

पुल्चोक, लालिहारी।

:- प्रतिवेदन संलग्न छ।

श्री दोलनी कार्यालय,

अद्वाम।

:- प्रतिवेदन संलग्न छ।

श्री

भवदीय,

कौशल भाट  
(कौशल भाट)

## परिचय खण्ड

कार्यालयको नाम-जिल्ला विकास समितिटो कार्यालय, अद्याम ।

आर्थिक वर्ष २०६४/०६५ को आर्थिक कारोबारको संक्षिप्त विवरण -  
बिनियोजन तरफ -

	वर्जेट शिर्षक नं/- कार्यक्रम	वर्जेट	निकासा	खर्च	वार्की	पेशकी वार्की
६१-३-१४५-जेप्चुनागरिक	अशतक,अपाइ तथा असहाय विधवा सुरक्षा व्यवस्था	१०४३५९००.००	१०४३५९००.००	१०४३५९००.००	२७५७००.००	२७५७००.००
६१-३-८०५-ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम		६२५०००.००	५५६७६०.००	५५६७६०.००	०.००	०.००
६१-३-८०८-ग्रामिण जलस्रोत व्यवस्थापन कार्यक्रम		१५००००.००	१२१४७७.१९	१२१४७७.१९	०.००	०.००
६१-३-८१०-ग्रामिण सामुदायिक एवंधार विकास कार्यक्रम		५१००००.००	४४५३०३.४२	४४५३०३.४२	०.००	०.००
६१-३-८१७-ग्रामिण पहुच कार्यक्रम		३०००००.००	२८११४२.०२	२८११४२.०२	०.००	०.००
६१-४-११०-ओषधि उपचार		१७९१६८.००	१७९१६८.००	१७९१६८.००	०.००	०.००
६१-४-१३०-संस्कृत विदा		३६१११६.००	३६१११६.००	३६१११६.००	०.००	०.००
६१-४-११०-स्थानीय विकास मञ्चालय		१८०६८.००	१८०६८.००	१८०६८.००	०.०६	०.०६
६१-४-८०५-ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम		७२०००००.००	५२०५४०८.००	५२०५४०८.००	०.००	३३४५४५.००
६१-४-८०८-ग्रामिण जलस्रोत व्यवस्थापन कार्यक्रम		१२२१००००.००	४२१७१८८.७४	४२१७१८८.७४	०.००	०.००
६१-४-८१०-ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रम		१४४१००००.००	११९३०४८७.५०	११९३०४८७.५०	५३१५२०८.००	५३१५२०८.००
६१-४-८१४-कृषि तथा स्थानीय स्तरका सडक आयोजना		८०४५६३२.०७	७०४५६३२.०७	७०४५६३२.०७	०.००	०.००
६१-४-८१५-बहुत एवं स्थानीय स्तरका सडक पुलहर		५०२६०००.००	१८५४१२.००	१८५४१२.००	०.००	०.००
६१-४-८१७-ग्रामिण पहुच कार्यक्रम		२०००००.००	२०००००.००	२०००००.००	०.००	०.००
६१-४-८१९-प्रिवाचन क्षेत्र विकास कार्यक्रम		४००००००.००	४००००००.००	४००००००.००	०.००	०.००
जम्मा	६३६२५२५२.००	४५१९१३७३.९४	३९३७५०२९.९४	३०९२३४५.००		

राज्यव तरफ	दाखिला	वार्की	कैफियत
बांधिक राजस्व अमूली	६९,४०३.००	६९,४०३.००	०.००

*Signature*

प्रकाश		फायरपोर्टको विवरण
रकम	भौति / मिति विवरण	
उपर्युक्त कारोबारहरुको शुरू महिना, बढी कारोबार भएको महिना, असार महिना १ आ. ले. प. प्रतिवेदनको आधारमा लेखापरिक्षण गरी देखिएका व्यहोराहरु उपर मिति २०८५/६/५ मा सम्बन्धित पदाधिकारीहरुसंग छलफल भै कायम भएका व्यहोराहरु निम्नानुसार छन्।		
लेखापरीहरुको ट्रस्टमध्यमा रु. ९९००/- अस्त्रब्ल अस्त्रब्ल		
६९-३-१४५ सामाजिक सुरक्षा		
११२-०८५ / ३/२२= मंगलसेन गा.वि.स.को पेशकी रु.३,५०,०००/- फछ्यौट गरेकोमा वितरण गरेको २०८५ श्रावणदेखि माघसम्मको भरपाई पेश गरी बचत रु.३५००/- दाखिला गरेको उल्लेख गरेकोमा सो को प्रमाण पेश नभएको ८..... लेखा परिक्षणको समयसम्म फाँटवारी प्राप्त भै लेखाङ्कन गरेको पेशकी फछ्यौट परिक्षणवाट निम्नानुसार देखिएको-		
क) गा.वि.स.वाट प्राप्त भरपाई भन्दा बढी फछ्यौट गरेकोले अपुग रकम असुल गर्नु पर्ने जम्मा रु.....	२,१५०१००	
गा.वि.स.	पेशकी	भरपाई पेश
कृषिदह	३७९५०/-	३५०/-
गाडा	४३४५०/-	१००/-
कालिका	५६६००/-	४५०/-
बान्नातोली	३३५००/-	४५०/-
ख) विच्छेवासनीले च.न.९९ मिति २०८५/३/३१ साथ भरपाई पठाउदा रु.७,२५०-जि.वि.स.फिर्ता गरेको उल्लेख गरेकोमा सो को प्रमाण पेश नभएको ....	७,२५०१००	
आर्थिक वर्षको अन्तसम्ममा फछ्यौट गर्न बाकी देखिएको सम्पर्की स... रु.२५०००/- रु.३०००/- -	२५०००/-	
पायल	१६४९००/-	१६४९००/-
लग्ना	१४३९००/-	१४१८००/-
बैजनाथ	१२०९००/-	१२०९००/-
दुनी	९५५५०/-	९५५५०/-
पातलकोट	१७९१००/-	१७९१००/-
सिद्धेश्वर	४२७००/-	४२७००/-
सुधूरकोट	४२७००/-	४२७००/-

क्र. सं	भा. नं / विविध पर्याय	होशेष्यान	प्रमाण	फारमारटकी प्रमाण	रकम
	बाब्ला	२१३००।	५०५७८	२१३००।	५०५७८
	बुडाकोट	२५४००।	५२८५८	२५४००।	५२८५८
	शोडावेंवी	३६९५०।	३२८५८।	३६९५०।	३२८५८।
	कूर्स्कोट	२३७५०।	२८८५८।	२३७५०।	२८८५८।
	नन्दगडा	६४३००।	५८८५८	६४३००।	५८८५८
	बाटुलासेन	४०९००।	५८८५८	४०९००।	५८८५८
	शान्तडा	१८६००।	४८८५८	१८६४५०।	४८८५८
	नवाठाना	१२६०००।	४८८५८	१२६४५०।	४८८५८
	दर्ना	७२४५०।	४८८५८	७२४५०।	४८८५८
	मंगलसेन	१६३१००।	४८८५८	१६३२५०।	४८८५८
	जनालीचण्डाली	७३२५०।	७९८५८	७३२५०।	७९८५८
	कुन्तीचण्डाली	५५४००।	५८८५८	५५४००।	५८८५८
	बरसी	३५६५०।	५८८५८	३५६५०।	५८८५८
	सेरा	२५३००।	५८८५८	२५३००।	५८८५८
	जप	४५७५०।	५८८५८	४५७५०।	५८८५८
	कालागाउ	५०४५०।	५८८५८	५०४५०।	५८८५८
	मलातीकोट	२००००।	५८८५८	२००००।	५८८५८
	विनायक	५८९००।	५८८५८	५८९००।	५८८५८
	कालिकाथ्यान	५५८००।	५८८५८	५५८००।	५८८५८
	लयाटी	२१४५०।	४८८५८	२१४५०।	४८८५८
	तोली	८२२००।	४८८५८	८२२००।	४८८५८
	बारला	१४५५०।	४८८५८	१४५५०।	४८८५८
	लाकू	१५००००।	४८८५८	१५००००।	४८८५८
	धमाली	४८८००।	४८८५८	४८८००।	४८८५८
	मस्ताचण्डाली	२४३५०।	४८८५८	२४३५०।	४८८५८
	घोडासेन	२७९००।	४८८५८	२७९००।	४८८५८
	ढकारी	३८८००।	४८८५८		
	हिच्चा				

रकम	फायदोंकी विवरण	रकम
६८८००		
१५२५०	स्थिर	
५१३००		
१११५०	स्थिर	
१५३५०	सुधा ७०	
४२०००		
२६३८८००	—	
व.सि.नं.६९-३-८०८		
१७, ०६५१९	चन्द्रदेव रेग्मीको है भ्र भता भुक्तानी गर्दा स्था नि आ प्र नियमावली	
२०६४ को नियम १८६, १८८, १८९ र अनुसूची ८१ विपरित बढी भुक्तानी भएको असूल	३,५४१२५	
गर्ने भनी आ ले प ले पनि औल्याएको रु .....		
व.सि.नं.६९-३-८१०		
देहायका कर्मचारीहरूको निम्न गो भौ बाट है भ्र भता भुक्तानी गर्दा आ प्र नियमावली		
२०६४ को नियम १८६, १८८, १८९ र अनुसूची ८१ विपरित बढी भुक्तानी भएको भनी आ		
ले प्रतिवेदनले समेत औल्याएको जम्मा रु.....	८,७९८५०	
गो भौ	कर्मचारी	बढी भुक्तानी
१७, ०६५१९	खा. वितरक हमर्क ब. बोहरा	३,०८६१२५
२०, ०६५१३०	खा. वितरक हमर्क ब. बोहरा	४,२९६१२५
२२, ०६५१२२	स. स्टो.किपर राम प्र. शर्मा	१,४१६१००
व.सि.नं.६९-३-८१७		
का.अधिकृत मेघबहादुर साउदको वार्षिक खुद आयमा पारिवारिक छुट र वीमा कटाई वांकी		
खुद आयमा आयकर ऐन २०५८ अनुसार पारिश्रमिक कर कटाई नगरेकोले असूल गरी		
राजस्व दाखिला गर्नु पर्ने भनी आ ले प ले समेत औल्याएको रु ...	३,१७५५०	

क्र.नं	भौ.नं. /मिति /प्रयोग	रकम	फारमटको लिमा
७	ब.सि. नं. ६९-४-८१५(कृषि तथा स्थानिय स्तरका सहक आयोगना)		
८	गो. भौ.नं. १२ मिति २०६५/१/२५ वाट मेनका ब्रदर्श गोदावरी धनगढीलाई रायबीन तार खरिद गरेको मूल्य रु. १८३०४८४९ र मु.अ.कर. रु. २३७९६८२९ सहित जम्मा रु. २०६५४४६८ भुक्तानी दिवा आयकर ऐन २०५८ को दफा ८९(क) अनुसार १.५ प्रतिशतका दरले कर कही गरेको नदेखिएकोले असल गरि राजश्वमा दाखिला गर्नु पर्ने रु... निम्न गो. भौ.नं.र मितिमा विभिन्न फर्मवाट रायबीन तार खरिद गर्दा आयकर ऐन २०५८ को दफा ८९(क) अनुसार १.५ प्रतिशतका दरले कर कही गरेको नदेखिएकोले असल गरि राजश्वमा दाखिला गर्नु पर्ने रु.....		
९	गो. भौ.नं. २०६५/३/१२ राज ट्रेडर्स एण्ड सप्लायर्स ३८२९५९९० ४९७६।४७ ५७४।४३ २०६५/३/२४ राती कन्स्ट्रक्शन ६६४००।- ८६३।२।- ९९।१- २०६५/३/२६ राठी इन्टर प्राइजेज ९७६।४३।१६ १२६९।३।६। १४६।४।५। (रविवा)	३०३५।०८	
१०	उपभोक्ता समितिवाट हुने कार्यको हिस्सा करीब २० प्रतिशतले हुने गरी ठेक्का बिलमा कायम भएको रकममा २० प्रतिशत कही गरेको भए पनि कुन काम उपभोक्तावाट भएको हो खुले गरी एम.बी. तयार गर्नु पर्ने देखिन्छ । डोजर प्रयोग:-बढी जटील प्राविधिक पक्ष समावेश भएको र मैशिनरीको बढी प्रयोग हुने काम बाहेक सामान्यतया श्रम प्रदान प्रविधी अपनाई उपभोक्ता मार्फत काम गराउनु पर्नेमा निम्न योजनामा डोजरको प्रयोग भएको पाईयो ।		
	गो. भौ.नं. मिति योजनाको नाम रकम(डोजर खर्च)		
	३० २०६५/३/२६ चौखुटै सुकुलीमाटी १४०००।- ३५ २०६५/३/२९ बयलपाटा कैलास खोला गा.स. २२७९०।- ३९ २०६५/३/२९ ठुलासेन पिपलाङाउ गा.स. १३३४०।- २४ २०६५/३/१७ रागालोटे लाक्खमाना गा.स. ५०००।-		

क्रम. नं.	भौ. नं. / प्रभागी विवरण	रकम	फार्जीटको विवरण	रकम
११	गो. भौ. नं. १४ मिति २०६५/३/२४ ब.धि.नं. ६९/४/८०५ स.ई. क्षी हमनाथ पौडेलले स्थानिय निकाय आर्थिक प्रशासन निमावली २०६४ को नियम १८६, १८८, १८९ र अनुसूचि ८१ विपरित बढी भुक्तानी भएको है. भ्र.भ. असुल गर्नु पर्ने देखिएको रु....	२४०९९१२६		
१२	यस वर्ष शुरु भएका ४ बटा नया खानेपानी योजना मध्ये दुई बटाको निर्माण कार्य सम्पन्न भएको र निर्माण कार्य सम्पन्न हुन नसकेका दुई बटा योजनाको अवस्था प्रिमानुसार रहेकोछ ।			
१३	क) पुल्लेतोला खानेपानि योजना :- कार्यालय र उपभोक्ता समिति बीच मिति २०६५/३/१३ मा समझौता भई रु.१४६७०००- पेशकी गएको २०६५/३/२५ मा योजना सम्पन्न गर्ने समझौता भएकोमा यस बर्ष अधुरो रहेको छ ।	३,७७७००		
१४	ख) रातीवन खानेपानी योजना कार्यालय र उपभोक्ता समिति बीच मिति २०६५/३/११/२७ मा समझौता भई मिति २०६५/३/१५ मा सम्पन्न गर्ने लक्ष रहेकोमा यो वर्षमा योजना सम्पन्न हुन नसकी अधुरो रहेको छ ।	२४,८०६१२०		
१५	गो. भौ. नं. ४७ मिति २०६५/३/२४ मा दर्ना खानेपानी योजनावाट कहा गरेको हर्जना रकम राजश्वमा दाखिला गरेको नदेखिएकोले राजश्वमा दाखिला गर्नु पर्ने र... सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१(क) बमोजिम आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यावसायको ढिलाईका कारणले समझौतामा तोकिएको स्थादभिन्न काम सम्पन्न हुन नसकेमा प्रति दिन समझौता रकमको ०.०५ प्रतिशतले कार्यालयलाई क्षतिपूर्ति दिनु पर्ने व्यवस्था छ । समझौता रकम अनुसार क्षतिपूर्ति असुल नगरी अनितम भुक्तानी दिएको रकममा मात्र क्षतिपूर्ति असुल गरेको हुँदा घटी रकम राजश्व खातामा दाखिला गर्नु पर्ने र....			
	गो. भौ. नं. मिति योजनाको नाम नपुग रकम			
	३९ २०६५/३/२४ दर्ना खानेपानी-४	१७८१-		
	४१ २०६५/३/२४ दर्ना खानेपानी-३	१५६५२०		
	४४ २०६५/३/२५ दर्ना खानेपानी-१	३७२१-		
	४५ २०६५/३/२५ मस्तामाण्डौ खानेपानी-१४	२३८४-		
	४६ २०६५/३/२५ मस्तामाण्डौ खानेपानी-११	९६१-		

सि.नं	भा.नं./मिति विवरण	रकम	फल्गुटको विवरण	रकम														
१५	<p>४७ २०६५ / ३ / २५ विस्तवासनी खानेपानी योजना ६४४०-</p> <p>४८ २०६५ / ३ / २५ ठाई खानेपानी योजना ४३२९-</p> <p>४९ २०६५ / ३ / २६ सिउडी खानेपानी-१ ३६१४।-</p> <p>जम्मा २४८०६१२०</p>																	
१६	<p>निम्न गो. भौ. नं. र मिति वाट विभिन्न खानेपानी योजनालाई रकम भुक्तानी स्थाद नदाई काम सम्पन्न गरेकापतको क्षतिपूर्ति राजश्व खातामा दाखिला गरेको नदेखिएको रु.....</p> <p>गो. भौ. नं. मिति रकम</p> <table> <tr> <td>३९ २०६५ / ३ / २४</td><td>१३९८।- व</td></tr> <tr> <td>४१ २०६५ / ३ / २४</td><td>३७७।७८</td></tr> <tr> <td>४४ २०६५ / ३ / २५</td><td>१७३६।- व</td></tr> <tr> <td>४५ २०६५ / ३ / २५</td><td>११०८।- व</td></tr> <tr> <td>४६ २०६५ / ३ / २५</td><td>१५५।७।-</td></tr> <tr> <td>४७ २०६५ / ३ / २५</td><td>१५५।७।-</td></tr> <tr> <td>४९ २०६५ / ३ / २६</td><td>१८२९।- व</td></tr> </table> <p>जम्मा १४६०७९</p>	३९ २०६५ / ३ / २४	१३९८।- व	४१ २०६५ / ३ / २४	३७७।७८	४४ २०६५ / ३ / २५	१७३६।- व	४५ २०६५ / ३ / २५	११०८।- व	४६ २०६५ / ३ / २५	१५५।७।-	४७ २०६५ / ३ / २५	१५५।७।-	४९ २०६५ / ३ / २६	१८२९।- व		<p>निम्न गो. भौ. नं. र मितिमा निमानुसार कर्मचारीहरुलाई स्थानिय निकाय आर्थिक प्रशासन सम्बन्धी नियमावली २०६४ को नियम १८६, १८८, १८९ र अनुसूचि ८१ अनुसार पाउने भन्दा बढी दैनिक दे. अ. भ. भुक्तानी दिएको हुँदा असल गर्नु पर्ने रु.....</p>	<p>३७,२९८।९३</p>
३९ २०६५ / ३ / २४	१३९८।- व																	
४१ २०६५ / ३ / २४	३७७।७८																	
४४ २०६५ / ३ / २५	१७३६।- व																	
४५ २०६५ / ३ / २५	११०८।- व																	
४६ २०६५ / ३ / २५	१५५।७।-																	
४७ २०६५ / ३ / २५	१५५।७।-																	
४९ २०६५ / ३ / २६	१८२९।- व																	
१७	<p>गो. भौ. नं. मिति कर्मचारीको नाम रकम</p> <table> <tr> <td>१८ ०६४ / १२ / २०</td><td>स.ई.श्री रुद्र बहादुर बोगटी २७२५।८।३</td></tr> <tr> <td>२१ ०६५ / १ / २९</td><td>खा.पा.स.टे. श्री तिर्थ पौडेल ज८८।७।-</td></tr> <tr> <td>२२ ०६५ / २ / १०</td><td>खा.पा.स.ट श्री दुर्गा प्रसाद ढकाल २२४।।-</td></tr> </table> <p>निम्न गो. भौ. नं. र मितिमा गएको घेखकी रकम आर्थिक बर्षको अन्तसम्म फल्गुट नभएकोले फल्गुट गर्ने तर्फ कारबाही हुन् पर्ने रु.....</p> <p>गो. भौ. नं. मिति बजेट रकम नं. पेशकी लिने रकम</p> <table> <tr> <td>३५ २०६५ / ३ / ८</td><td>०६.०५ कुनिङाडा खा.पा. योजना १३४७९।-</td></tr> <tr> <td>२३ २०६५ / २ / १३</td><td>०६.०५ गेरुपानी खा.पा. योजना १४६७०।-</td></tr> </table>	१८ ०६४ / १२ / २०	स.ई.श्री रुद्र बहादुर बोगटी २७२५।८।३	२१ ०६५ / १ / २९	खा.पा.स.टे. श्री तिर्थ पौडेल ज८८।७।-	२२ ०६५ / २ / १०	खा.पा.स.ट श्री दुर्गा प्रसाद ढकाल २२४।।-	३५ २०६५ / ३ / ८	०६.०५ कुनिङाडा खा.पा. योजना १३४७९।-	२३ २०६५ / २ / १३	०६.०५ गेरुपानी खा.पा. योजना १४६७०।-			३,३४,५८।००				
१८ ०६४ / १२ / २०	स.ई.श्री रुद्र बहादुर बोगटी २७२५।८।३																	
२१ ०६५ / १ / २९	खा.पा.स.टे. श्री तिर्थ पौडेल ज८८।७।-																	
२२ ०६५ / २ / १०	खा.पा.स.ट श्री दुर्गा प्रसाद ढकाल २२४।।-																	
३५ २०६५ / ३ / ८	०६.०५ कुनिङाडा खा.पा. योजना १३४७९।-																	
२३ २०६५ / २ / १३	०६.०५ गेरुपानी खा.पा. योजना १४६७०।-																	

सं. नं	भा. नं. / मिति विवरण	२५ २०६५ / ३ / ३	०६.०५	कौलेना खा.पा. योजना	५३०५७।-	रकम	फायदीटकी विवरण	रकम
<b>६९-४-८०८ (ग्रामीण जलशोत व्यवस्थापन कार्याक्रम)</b>								
१५	गो. भौ. नं. २६ मिति २०६५/६/१५ शौचालय निर्माण उपभोक्ता समिति हुंगाचाललाई गत वर्षको पेशकी रु.१००००००- फल्ट्यौट गरी रु.१६०९३२- भुक्तानी दिएकोमा निर्माण कार्य सम्पन्न भएको कार्य सम्पन्न प्रतिवेदन पेश गरेको नदेखिएकोले प्रमाण पेश गर्नु पर्ने रु....	३३४५४८।-						
१९	गो. भौ. नं. २७ मिति २०६५/६/१५ वाट ग्रामीण विकास तथा महिला जागरण केन्द्र (भिडेक) नेपाललाई भुक्तानी दिवा कहा गरेको क्षतिपूर्ति रकम रु.१४,०००।- राजस्व खातामा दाखिला गरेको नदेखिएकोले राजश्वमा दाखिला गरेको प्रमाण पेश गर्नु पर्ने रु....					२,६०,१३२००		
२०	विभ. गो. भौ. नं. २ मिति वाट विभिन्न सामान खरिद गरी गौरी शंकर ट्रैक्स धनगढीलाई भुक्तानी दिवा आयकर ऐन २०५८ को दफा ८९(क) अनुसार करकही गरेको भुक्तानी मुल्य रु.१०,०९,७०४।२४ मा १.५ प्रतिशतका दरले करकही गरी राजश्वमा दाखिला गर्नु पर्ने देखिएको रु....					१४,०००।००		
२१	गो. भौ. नं. २ मिति विवरण	विवरण	कर					
	२८ २०६५ / ३ / २०	३९२१८।६९	५८८।२८					
	३२ २०६५ / ३ / २७	३३६२९।८८	५०४।४८					
	३५ २०६५ / ३ / २७	१७५८।४१।-	२६३।५६।२					
	३६ २०६५ / ३ / २७	२१००।७।३३	३१५।१०८					
	३७ २०६५ / ३ / २७	२४०।२७।३।४०	३६०।४।१०					
		१००।७।०।४।२४	१५०।२५।५६					
२२	विभिन्न गो. भौ. नं. २ मिति विभिन्न गैर सरकारी संस्थाका कर्मचारीहरूलाई आशंक पारिश्रमिक भुक्तानी दिएकोमा करकही गर्ने गरेको देखिएन ।							
	६९-४-८१५ (झो.पु.)							
२३	२-०६४/१२/२० देहायका कर्मचारीहरूलाई दे.भ्र.भ.भुक्तानी गर्दा स्था.नि.आ.प्र.नियमावली							

रु.न.	भ्रा.न./सिंति विवरण	रकम	फछ्यौटको विवरण	रकम
२०६४	२०६४ को नियम १८६, १८८, १८९ र अनुसृति ८१ विपरित बढी भुक्तानी भएको असल गर्नु पर्ने भनि आ.ले.ले.औल्याएको रु... जि.ई.मोहदत भाह रु. ६३२५। - स.ई.हुमनाथ पौडेल रु. ४२९९। - सहयोगी पदम लुहार रु. २३७१। -	१२,९९५। -		
२४	आर्थिक बर्षको अन्तसम्म पनि फछ्यौट हुन नसकेको पेशकी बाँकी रु. ...  पेशकी लिने पेशकी रकम जिलास्तरीय उपभोक्ता समिति २२,८००। -	२२,८००। -		
२५	६९-४-८१७ ( ग्रामिण पहुँच )  नियम विकेताहरुलाई सामान खारिद विजकको भुक्तानी दिवा १.५ प्रतिशत अग्रिम कर कही नारेको जम्मा रु. .... गो.भौ. भिति विकेता विजक रु. कर	२,१७९। -	३४४०। - ३४४०। - ३४४०। - ३४४०। -	४५७। - ४३२। - १२९। -
२६	६३-०६५/३/२० सांसद राम बहादुर विष्टको रकमवाट गुरुकुल नि.मा.वि.ठकारीलाई फर्तिचर निर्माणको लागि रु. ३०,०००।- बजेट व्यवस्था भएको र सो कार्य सम्पन्न भई विद्यालयकोच.न.५.८ भिति २०६५/३/१७ को पत्रले अन्तिम किस्ता रु. १५००।- ( रु.१५००।- पेशकी पहिले दिइसकेको) माग गरेकोमा रु. १५००।- पे.फ.र रु.३०,०००।- भुक्तानी समेत रु. ४५,००।- खर्च लेखिएकोले बढी खर्च लेखिएको रकम क-१-६ बेरजु खातामा दाखिला गर्नु पर्ने रु.... विभिन्न विद्यालयहरुलाई सांसदको रकमवाट फर्तिचर निर्माणको लागि नियमानुसारको विकेताहरुको विल अनुसार भुक्तानी भएकोमा नियमानुसार १५ प्रतिशत अग्रिम कर कही नारेको जम्मा रु....	१५,०००। -	६,८४०। -	९

सि.न	भा.न.	भित्ति विवरण	रकम	फँड्हौटको विवरण	रकम
८७	गो. औ. नं	विकेता	विल रकम	कर	
७३		फुलेश्वर फनिचर उ.	७५०००-	११२५-	
७४		दिल काछ फनिचर	८००००-	१२००-	
७५		श्री शोडश फ.उद्योग	७५०००-	११२५-	
८७		दुर्गा फनिचर उद्योग	५१०००-	५६५-	
९७		श्री शोडश फ.उद्योग	७५०००-	११२५-	
११८		श्री शोडश फ.उद्योग	५००००-	७५०-	
		अधिकारी भाडा पसल	५००००-	७५०-	
					६८४०-
६९-४-८१० (ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम)					
परिचयः नेपाल सरकार तथा विश्व खाद्य कार्यक्रमको संयुक्त सहयोगमा संचालित ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम नेपालको गरीबी निवारण कार्यक्रमहरु मध्येको एक मुख्य कार्यक्रमको रूपमा परिचित कार्यक्रम हो । उपभोक्ताहरुले कामको आधारमा दुवारी सहित चामल पाउने गर्दछन् ।					
बजेटः यस कार्यक्रमको लागि वार्षिक बिनियोजन रु १,४४,१०,००० मध्ये नगद रु ८,७०,००० र वस्तुगत ३३० मे. टन चामलको मूल्य रु ५९,४०,०००- गरी रु १,४४,१००००- भएकोमा वस्तुगत सहायताको सहित जम्मा निकासा रु १,२०,६५९९५० भई खर्च रु १,०९,१४,२०१। भएको र रु ११,०२,३९,७६७ बाट्की रहेको आर्थिक विवरणबाट देखिन्दै । तर कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रु २१,५६,५९९५० निकासा अप्की आ वि. प्रभाणितबाट देखाएता पनि र ३९,२०,००० डि एफ आइ डि बाट नगद अनुदान प्राप्त भएको हुदा वास्तविक नगद खर्च गत वर्षको रु ५,३८,६८० सहित जम्मा रु ६६,१५,२७९।५० भएको देखिन आएको छ ।					
निकासा					
नेपाल सरकार					
<b>WFP</b>		१०१६२५५६७	नेपाल सरकार	१०१६२५५६७	
<b>DFID</b> नगद		१०४०३१३८८	<b>WFP</b>	१०४०३१३८८	
<b>DFID</b> सोधभर्ता	३९,२००००००	<b>DFID</b> नगद	३९,२००००००	<b>DFID</b> सोधभर्ता	३९,२००००००
जम्मा	१०००००००	६०७६५९९५०	जम्मा	६०७६५९९५०	जम्मा
गत वर्षको जिम्मेवारी	५३८६८०१००	गत वर्षको जिम्मेवारी	५३८६८०१००	गत वर्षको जिम्मेवारी	५३८६८०१००
कुल जम्मा	६६,१५,२७९।५०	कुल जम्मा	६६,१५,२७९।५०	कुल जम्मा	६६,१५,२७९।५०

सि.न	भा.न / स्थिति विवरण	रकम	फलूपैटको विवरण	रकम
२७	यस आ व २०६४६५ को लागि <b>DFID</b> बाट प्राप्त नगद अनुदान रु १,७५,००००० आ व २०६४६६ मा आमदानी भएको देखियो । तर आर्थिक विवरणमा नगद बाँकी देखाएको छ ।			
२८	गो भौ ३० ०६५३११ मा सिमेन्ट २४० बोरा प्रति वोरा रु ७२०। का दरले रु १,७२,८००। मा खरीद गारी ढुवानी खर्च प्रति वोरा रु १०६१२५ ले रु २५,५००। समेत जम्मा रु १९८,३००। खर्च लेखेकोमा सिमेन्ट स्टोर दाखिला तथा प्रयोग भएको विवरण पेश नभएको रु ।	१,९८,३००।००	२८	३६६०३२८।०३
२९	चामलको मूल्य र नगद समेत जम्मा रु ५३,१५,१०८। जिम्मेवारी सरेको व्यहोरा उल्लेख भएको छ ।			
-	६६-३-८०५, ६६-६-९९०, ८५-३-८९०, ८५-३-८२० र राजश्वतफ बेरुज नदेखिएको ।		२८	